

# तोउहोकुको आपतकालीन सम्बन्धि संयुक्त घोषणा

## ~ मन-मुटु एक ठिक्का पारेर आफ्नो प्यारो ठाँउलाइ जोगाऔं ~

अप्रिल 16 तारिकबाट, जापानमा नयाँ कोरोना भाइरस संक्रामक रोगका कारण «आपतकालीन घोषणा» को लक्षित क्षेत्रलाई बढाएर जापानको सबै प्रान्तहरूमा बिस्तार गरिएको छ । हामीहरू, संक्रमणको फैलावटलाई रोकथाम गर्न र यस रोगको चाँडो अन्त्यको लागि संयुक्तरूपमा एकसाथ खडाभइ दृढ संकल्पसहित मिलेर काम गर्नेछौं भन्ने कुरा यहाँहरू सामु घोषणा गर्दछौं ।

प्रत्येक प्रान्तहरूको हकमा पनि, «आपतकालीन घोषणा» को सम्बन्धमा, यस अघि देखिनै प्रान्त तथा नगरबासी सबै महानुभावहरूलाई बिभिन्न तवरले आत्मसंयमता अपनाउने सम्बन्धि अनुरोध गर्ने कार्य गर्दै आएका छौं साथै, अब आउन लागेको लामो छुट्टि (गोल्डेन विक) सम्मको समय लाई, फेरिपनि, मे 6 तारिक सम्मको लक्षित अवधिको लागि, निम्न कुराको बारेमा सहयोगको लागि कडाइका साथ अनुरोध गर्दछौं ।

### 1 घर बाहिर निस्कनबाट जोगिने (आत्मसंयमता अपनाउने)

तोउहोकु तथा निगाता प्रान्त क्षेत्रभित्रको आवतजावत या खान्तो, खान्साइ आदिका अन्य क्षेत्रसँगको आवतजावत, यात्रा तथा घर फर्कने आदि सहित, आफ्नो प्रान्तहरूबाट अनावश्यक तथा अत्यन्त जरुरी बाहेक बाहिर जानबाट जोगिन अनुरोध गरिन्छ।

त्यसैगरि, धेरै संख्यामा सामुहिक संक्रमण देखिएको, शहरी भीडभाड क्षेत्रका मनोरन्जन व्यवसायको साथमा संचालित क्लब तथा रेस्टुरेन्ट आदि ठाउँमा जानबाट जोगिन कडाइका साथ अनुरोध गर्दछौं ।

अस्पतालको फलोअप या दैनिक जिवनयापनको आवश्यक सामान किनमेल आदिको लागि बाहिर जानुपर्ने स्थितिमा पनि 3 ब (बन्द स्थान · बढी भीडभाड · बढी नजिकको संसर्ग) बाट बच्ने कामलाइ कडाइका साथ अनुसरण गरौं ।

### 2 व्यवसायीहरूले कडाइका साथ संक्रमण रोकथामका उपाएहरू अवलम्बन गर्ने

घरैबाट कामगर्ने तथा काममा जानेआउने समय फरक पार्ने लगाएतको व्यक्ति र व्यक्तिको बिचको संसर्गलाई कम गर्न पहल गर्ने, र कर्मचारी या व्यवसाय साझेदार तथा ग्राहक लाई संक्रमण हुन नदिने उपाएहरू कडाइसँग अपनाउनुका साथै, ज्वरो आदिको लक्षण देखिएका कर्मचारीलाई काममा आउन पूर्णसँग रोकनुहोला । विशेष गरि, पसल हरुमा, ग्राहकहरूको भीडभाड हुन नदिने बातावरण बनाउने लगायतका संक्रमण रोकथाम गर्ने उपाएहरू अपनाउनु हुन अनुरोध गर्दछौं ।

2020 अप्रिल 24 तारिक

आवोमोरी प्रान्त गभर्नर  
मिमुरा सिन्गो



इवाते प्रान्त गभर्नर  
तास्सो ताकुया




मियागीप्रान्त गभर्नर  
मुराई योसिहिरो



आकिता प्रान्त गभर्नर  
साताके नोरिहिसा



यामागाता प्रान्त गभर्नर  
योसिमुरा मिएको



फुकुसिमा प्रान्त गभर्नर  
उचिबोरी मासाओ



निगाता प्रान्त गभर्नर  
हानाजुमी हिदेयो



सेन्दाई सिटी मेयर  
कोवोरी काजुको



निगाता सिटी मेयर  
नाकाहारा याइची

